

## अनुसूची २

(दफा ४ तथा अनसूची-१ को भाग-२ सँग सम्बन्धित)



बारबर्दिया नगरपालिकाद्वारा प्रकाशित

# बारबर्दिया राजपत्र

भाग-२

खण्ड:२

संख्या:१

मिति: २०७५/१/२५

## बारबर्दिया नगरपालिकाको सामुदायिक घुम्ति कोष परिचालन कार्यविधि २०७५

(नगर कार्यपालिकाबाट पारित मिति: २०७५/०९/२२)

### पृष्ठभुमी

बारबर्दिया नगरपालिका क्षेत्र भित्रका जन समुदायको सकृयतामा वचत संकलन र परिचालन गरी गाँउ घरमै आयमुलक कार्यक्रम र साना उच्चम तथा व्यवसाय संचालन गर्न जम्मा भएको रकम सदुपयोग गरी कोष वृद्धि गर्न र वीउ पुजीको रूपमा प्राप्त अनुदान तथा सहयोगको संरक्षण, व्यवस्थापन र परिचालनगरी सहभागी सदस्यहरुको आर्थिक, सामाजिक तथा शैक्षिक क्षमता तथा दक्षता अभिवृद्धि गरी आधारभुत आवश्यकता परिपुर्तिका लागी सामुदायीक घुम्तीकोष स्थापना र परिचालन गर्न बांधनिय भएकोले स्थानिय सरकार संचालन ऐन २०७४ को दफा १०२ ले दिएको अधिकार प्रयोग गरी नगरकार्यपालिकाले यो सामुदायीक घुम्ति कोष परिचालन कार्यविधि २०७५ स्वीकृत गरी लागू गरेको छ।

### परिच्छेद १

#### प्रारम्भिक

##### १. संक्षिप्त नाम र प्रारम्भ:

- (क) यो कार्यविधिको नाम बारबर्दिया नगरपालिकाको “सामुदायीक घुम्ति कोष परिचालन कार्यविधि २०७५” रहेको छ।
- (ख) यो कार्यविधि तुरुन्त लागू हुनेछ।

##### २. उद्देश्यहरु :

- यस घुम्ति कोष स्थापनाका उद्देश्यहरु देहाय बमोजिम रहेका छन्।
- क) समुदायका अति गरीव, मध्यम गरिव र गरिव समुदायको विचमा अनिवार्य सहभागीतामूलक वचत संकलन गर्ने।

- ख) संकलित बचतको परिचालन गरेर आयमुलक कार्यक्रम, सानो भौतिक पुर्वाधार र लघु उद्योग कार्यक्रम संचालनका लागी सहुलियत दरमा ऋण प्रवाह गरेर आधारभुत आवश्यकता परिपुर्ति गर्न सक्ने अवस्था सृजना गर्ने ।
- ग) विपन्न वर्गहरूमा आयआर्जनका लागी लगानीको सुनिश्चितता स्थापना गर्न स्थानिय कोष स्थापना गर्ने ।
- घ) स्थानिय स्तरमा स्वरोजगार स्थापना गर्ने ।

### ३. परिभाषा :

विषय वा प्रसंगले अर्को अर्थ नलागेमा यस कार्यविधिमा :

- (क) “सामुदायीक घुम्ति कोष” भन्नाले यस कार्यविधि अनुसार समुदायमा स्थापित बैधानिक समूह/सहकारी/समिति/सञ्चाल/टोल विकास संस्था/समाज/गैर सरकारी संघ संस्थाद्वारा स्थापित सहभागीतामूलक सामुदायीक वित्तिय कोषलाई जनाउँदछ । सो शब्दले समुदायमा स्थापित बैधानिक समुहले स्थापना गरेको सहभागीतामूलक वित्तिय कोषलाई समेत जनाउँदछ ।
- (ख) “घुम्ति कोष अनुदान” भन्नाले बुँदा (क) बमोजिम स्थापित सामुदायीक घुम्ति कोष स्थापनाको लागी नेपाल सरकार/नगरपालिका/गैर सरकारी संघसंस्था वा अन्य निकायबाट पाउने नगद अनुदानलाई सम्झनु पर्दछ ।
- (ग) “घुम्ति कोष संचालक” भन्नाले बुँदा नं. (क) अनुसारका सामुदायीक घुम्ति कोष संचालन गर्ने बैधानिक समुदायलाई जनाउँदछ ।
- (घ) “नगरपालिका” भन्नाले बारबर्दिया नगरपालिकालाई जनाउँदछ ।
- (ङ) “सभा” भन्नाले बारबर्दिया नगरपालिकाको नगरसभालाई सम्झनुपर्छ ।
- (च) “नगर प्रमुख” भन्नाले नगरपालिकाको मेयर सम्झनुपर्छ ।
- (छ) “उप प्रमुख” भन्नाले नगरपालिकाको उप मेयरलाई सम्झनुपर्छ ।
- (ज) “कार्यपालिका” भन्नाले बारबर्दिया नगरपालिकाको नगर कार्यपालिका सम्झनुपर्छ ।
- (झ) “प्रमुख प्रशासीय अधिकृत” भन्नाले बारबर्दिया नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतलाई जनाउदछ ।
- (ञ) “समिति” भन्नाले बारबर्दिया नगरपालिका अन्तर्गतको आर्थिक विकास समिति लाई जनाउँदछ ।

(ट) “वडा” भन्नाले बारबर्दिया नगरपालिका अन्तर्गतका वडा कार्यसमितिको कार्यालयलाई जनाउँदछ ।

(ठ) “विधान” भन्नाले घुम्ति कोष संचालकको प्रमाणित मूल कानून वा विनियमलाई जनाउँदछ ।

## परिच्छेद २

### घुम्ति कोष संचालन

#### ४. सामुदायीक घुम्ति कोषको व्यवस्था:

- क. घुम्ति कोष संचालन गर्नका लागी बारबर्दिया नगरपालिका भित्रका समुदायहरूले सामुदायीक संस्था नगरपालिकामा दर्ता गर्नु पर्ने छ ।
- ख. दर्ता गर्न संस्थाको विधान सहित संचालक समितिको गठन गर्नु पर्ने छ ।
- ग. संचालक समितिमा कम्तीमा ४ महिला सहित ११ सदस्य हुनु पर्ने छ ।
- घ. समुदायका सदस्यहरूवाट मासिक वचतमा उठेको रकमको केही प्रतिशत वा अन्य रकमबाट सामुदायीक घुम्ति कोष संचालनका लागी घुम्ति कोष संचालकले एउटा छुटै खाता खोली घुम्ति कोष खडा गरीरकम जम्मा गर्ने छन् ।
- ड. सोही कोषमा अन्य विविध निकायहरू वाट प्राप्त अनुदान रकम समेत जम्मा गरिनेछ ।
- च. सामुदायीक घुम्ति कोष स्थापना गर्दा न्यूनतम रु.१०००००-बाट शुरुवात गर्नुपर्नेछ ।
- छ. कोष परिचालन क्रममा प्राप्त व्याज रकम वा अन्य थप रकम जम्मा गरेर कोषलाई वृदि गरिदै लगिने छ ।
- ज. यो कोषको संचालन व्यवस्थापन सम्बन्धित घुम्ति कोष संचालक संस्थाले स्वयं गर्नेछ ।
- झ. घुम्ति कोषको संचालन वैकिड कारोबार मार्फत गरिने छ ।
- ञ. सामुदायिक संस्थाले कोषको हिसाव कितावमा पारदर्शिता ल्याउन वैक खाता तथा ऋणीहरूको खाता तयार गर्नेछ ।
- ट. कोषको हिसाव कितावको विवरण प्रत्येक महिना तयार पारिने छ ।
- ठ. वार्षिक रूपमा लेखा परिक्षण दर्तावाल लेखा परिक्षक वाट गराईने छ ।
- ड. समय समयमा सार्वजनिक लेखा परिक्षण संस्थाका सदस्यहरू र सहयोगी निकायका प्रतिनिधिहरूको सहभागीतामा गराईने छ ।
- ढ. कोषको अधिकतम परिचालन गरी बढि भन्दा बढि समुदायका मानिसहरूलाई फाईदा पुग्ने गरी कोषको परिचालन गरीने छ ।

#### ५. सामुदायीक घुम्ति कोषको लगानीको क्षेत्र :

दफा ४ अनुसार स्थापना गरिएको सामुदायीक घुम्ति कोष चक्रिय कोष ऋण असुली प्रणाली अनुसार देहाय बमोजिममा क्षेत्रमा लगानी तथा परिचालनका गरिनेछ ।

- (क) साना उद्यम तथा व्यवसाय संचालन
- (ख) आयआर्जनमूलक कार्यक्रम संचालन
- (ग) वीउ पुजीकोष संचालन
- (घ) कृषि तथा पशुपालन व्यवसाय
- (ड) शिक्षा तथा स्थास्थ्य
- (च) लघुउद्यम संचालनका लागी शिप मूलक तालिम

- (छ) अन्य आयआर्जन दिने खालका विविध योजना

#### ६. सामुदायीक घुम्ति कोष अनुदान :

- घुम्ति कोष संचालकले आफ्नो घुम्ति कोष बृद्धिको संघिय सरकार, प्रदेश सरकार, नगरपालिका, वडा कार्यालय, अन्य निकाय वा गैर सरकारी संघ संस्थाबाट अनुदान लिन सक्नेछ ।
- सो अनुदान प्राप्तीको लागी प्रस्तावना सहीत सम्बन्धित निकायमा पेश गर्नु पर्नेछ ।
- घुम्ति कोष संचालकले अनुदान रकम समेत आफ्नो एकिकृत घुम्ति कोष खातामा जम्मा गरी नियमित परिचालन गर्नु पर्नेछ ।
- नगरपालिका बाट घुम्ति कोष अनुदान प्राप्त गर्नको लागी अनिवार्य रूपमा वडा कार्यालय बाट सिफारिस लिनु पर्नेछ ।
- अनुदान रकम सामुदायीक जमानीमा दिईने छ ।

#### ७. घुम्ति कोष परिचालनका लागी निति नियमहरू :

- (क) घुम्ति कोष परिचालन गर्दा घुम्ति कोष संचालकले घुम्ति कोष ऋण सिमा, व्याजदर, किस्ता भुक्तानी, लगानी, असुल उपर आदि कुरा समेटी आवश्यक नियम बनाई दुई तिहाई सदस्य बाट अनुमोदन गराई मात्र परिचालन गर्नु पर्नेछ ।
- (ख) घुम्ति कोषको परिचालन दफा ५ बमोजिमको क्षेत्रमा सदस्यको माँग, आवस्यकता, क्षमता, काम गर्ने ठाउको अवस्थीति आदि लाई आधार मानेर गर्नुपर्नेछ ।

- (ग) कोषवाट ऋण प्रवाह गर्दा पहिलो चरणमा अति गरिव वर्गका सदस्यहरु लाई प्राथमिकता दिने छ। त्यसपछि मध्यम गरिव र गरिवलाई पालै पालो प्राथमिकता क्रममा राख्नु पर्नेछ।
- (घ) लगानी भएको कोषको रकम कामको प्रकृति हेरेर मासिक किस्ता फिर्ता गर्नु पर्नेछ। कोष परिचालनको क्रममा किस्ता भुक्तानी प्रकृया र रकम तय गरिनेछ।
- (ङ) कोषको रकम परिचालन घुम्ति कोष संचालकको सदस्यहरुको सामुहिक जिम्मेवारीमा गरिने छ।

च. घुम्ति कोष परिचालनका लागी घुम्ति कोष संचालक अन्तर्गत विषयगत समिति गठन गर्न सक्नेछ

छ. जस्तै: बाखा पाल्ने सदस्यहरुको विषयगत समिति, सिलाई कटाई सिक्ने सदस्यहरुको विषयगत समिति आदि।

ज. जसवाट रकम सदुपयोग हुने र सामुहिक रूपमा वजार प्रवर्धन गर्न सहयोग पुग्नेछ।

झ. घुम्ति कोष संचालक वा सम्बन्धित सदस्यले घुम्ति कोष दुरुपयोग, हिनामिना, कुनै लाहा पर्वाही वा अन्य नियम बिपरित कार्य गर्न पाउने छैन।

ञ. सो सम्बन्धि उजुरी परेमा छानबिन गर्दा दुरुपयोग, हिनामिना, लाहा पर्वाही भएको पाईएमा हिनामिना बिगो र सोही बराबरको जरिमाना समेत गरी स्थानिय न्यायीक समितिले गरेको निर्णय बमोजिम असुल उपर गरिनेछ।

#### **८. घुम्ति कोषको परिचालन विधि :**

- (क) घुम्ति कोषवाट सहयोग लिनका लागी कुनैपनि सदस्यले आफुले गर्न चाहेको काम/व्यवसाय र आवश्यक रकम स्पष्ट लेखी संस्थामा निवेदन दिनु पर्ने छ।
- (ख) निवेदनमा त्यो काम कसरी संचालन गरिन्छ र कति समयमा के कति फाईदा हुन्छ, उल्लेख गर्नु पर्नेछ।
- (ग) घुम्ति कोष संचालकले सदस्यहरु वाट प्राप्त निवेदनमा आवश्यक छलफल पछि कार्ययोजना तयार गर्न लगाउने छ।
- (घ) सोही कार्ययोजना अनुसार कोषको परिचालन गर्ने निर्णय गर्ने छ।
- (ङ) माँगको आधारमा उक्त सदस्यले काम गर्न सक्ने, नसक्ने ठहर घुम्ति कोष संचालनको वैठकले गर्नुपर्ने छ।
- (च) साथै वैठकले सदस्यको कार्यशैली, क्षमता र घुम्ति कोष परिचालन नियमका आधारमा सहयोग उपलब्ध गराउने निर्णय सक्नेछ।

- (छ) घुम्ति कोषको लगानी दफा ५ बमोजिमका क्षेत्रमा मात्र गर्नु पर्नेछ ।
- (ज) प्रत्येक स्पले सो सँग सम्बन्धीत छैन भनि ठहर भएमा त्यस्ता निवेदन फिर्ता गर्नु पर्नेछ
- (झ) घुम्ति कोष परिचालन गर्ने निश्चित भएर सबै प्रकृया पुरा गरे पछि त्यस्ता सदस्य संग कबुलियत नामा तयार पारि ३ देखि ५ जना सदस्यहरू लाई साक्षी राखी घुम्ति कोष संचालक कार्यसमिति विच सही छाप गराई रकम उपलब्ध गराउनु पर्नेछ ।
- (झ) घुम्ति कोष परिचालनको भुक्तानी वैक वाट मात्र गरिनेछ ।

#### **९. चक्रियकोष ऋण असुली विधि :**

- (क) सामुदायिक घुम्ती कोषको रकम लिएको सदस्यहरूले सम्झौता वा कबुलियत नामा अनुसार भुक्तानी गर्नुपर्ने छ । यसरी रकम प्राप्त भएपछि घुम्तीकोष संचालकले रकम असुली भरपाई दिनुपर्ने छ ।
- (ख) घुम्ति कोष संचालकका सदस्यहरूमा एक पछि अर्को गर्दै आवश्यक भएका सम्पूर्ण सदस्यहरूमा लगानी गरि सके पछि मात्र पुनः दोहोच्याएर लगानी गर्नु पर्नेछ । कुनै सदस्य ऋणलिनु ईच्छुक नभएमा निजबाट सो सम्बन्धि निवेदन लिई प्राथमिकताको आधारमा चक्रिय प्रणाली अनुसार अन्य सदस्यमा लगानी गर्नु पर्नेछ ।
- (ग) सदस्यहरूवाट प्राप्त भएको रकम ७ दिन भित्र वैक दाखिला गर्नुपर्ने छ । वैकवाट ६/६ महिनामा कारोबार विवरण लिएर आफ्नो वैक खातासंग भिडाउनु पर्नेछ ।
- (घ) वार्षिक रूपमा नाफा नोक्सान विवरण वासलात तयार पार्नु पर्नेछ ।
- (ङ) घुम्ति कोष परिचालन भएका काम र खर्चको १/१ वर्षमा सार्वजनिक सामुदायिक लेखा परिक्षण गराउनु पर्छ ।

**परिच्छेद ३**

#### **विवाद समाधान**

#### **१०. विवादको समाधान :**

- (१) यस कार्यविधि अन्तर्गत स्थापना गरिएको सामुदायिक घुम्ति कोष स्थापना, परिचालन, व्यवस्थापन सम्बन्धमा कुनै विवाद उत्पन्न भएमा पक्षहरूले आपसी वार्ताबाट त्यस्ता विवादहरू समाधान गर्न सक्नेछन् ।
- (२) उपदफा (१) बमोजिम वार्ताबाट विवाद समाधान हुन नसकेमा पक्षहरूले प्रचलित कानून बमोजिम स्थानीय न्यायिक समितिमा निवेदन दिनु पर्नेछ ।

(३) उपदफा (२) बमोजिम निवेदन पर्न आएमा स्थानीय न्यायिक समितिले पैतिस दिन भित्र मेलमिलापको माध्यम बाट विवादको टुङ्गो लगाउनु पर्नेछ ।

### ११. बाधा अडकाउ फुकाउने :

यो कार्यविधि कार्यान्वयन गर्ने क्रममा कुनै बाधा अड्चन उत्पन्न भएमा घुम्ति कोष संचालक बैठकमा छलफल गरेर निर्णय गरी सबैको सहमतिमा बाधा अड्चन फुकाउनेछ । गम्भीर किसिमका बाधा उत्पन्न भएर संचालक बैठकबाट अड्चन नफुकिए घुम्ति कोष संचालकको विधान र प्रचलित कानुन बमोजिम हुनेछ ।

### परिच्छेद ४

#### अनुगमन तथा अन्य व्यवस्था

### १२. अनुगमन व्यवस्था :

घुम्ति कोष स्थापना, परिचालन व्यवस्थापनको अवस्थाको बारेमा अनुगमनको व्यवस्था देहाय बमोजिम हुने छ ।

क) घुम्ति कोष संचालनको अवस्थाको बारेमा निर्वाचित प्रतिनिधी, नगर प्रमुख, उप प्रमुख, प्रमुख प्रशासकीय अधिकृत, आर्थिक विकास समिति, वडा समिति तथा अन्य सरोकार वालाहरु बाट नियमित अनुगमन तथा मुल्याङ्कन गरिनेछ ।

ख) घुम्ति कोष संचालकल लगानी गरिएका सदस्यहरुमा नियमित सुपरिवेक्षण तथा अनुगमन गर्ने छ ।

ग) घुम्ति कोष अनुदान प्राप्त गरी संचालित सामुदायीक घुम्ति कोषको बारेमा सम्बन्धित घुम्ति कोष संचालकले प्रत्येक महिनामा वडा स्तरिय भए वडा कार्यालयलाई प्रगति प्रतिवेदन उपलब्ध गराउनु पर्नेछ । वडा कार्यालयले वडा भित्रका सोही प्रकृतिका घुम्ति कोषहरुको प्रगति प्रतिवेदन कम्पाईल गरी नगरपालिकामा कम्तिमा बर्षको १ पटक पठाउनु पर्नेछ ।

घ) नगरस्तरिय भए सम्बन्धीत शाखा नगरपालिका कार्यालयलाई प्रगति प्रतिवेदन संचालकले प्रत्येक महिनामा उपलब्ध गराउनु पर्नेछ ।

ङ) अनुदान प्राप्त सामुदायीक घुम्ति कोषको रकम प्रभावकारी रूपमा सदुपयोग नभएको पाईएमा घुम्तिकोष संचालकलाई उपलब्ध गराएको रकम वैक रोक्का गर्न सक्नेछ ।

### १३. कार्यबिधिको परिमार्जन:

अनुगमन तथा मुल्याङ्कन र अनुभवको आधारमा नगर कार्यपालिकाले यस कार्यबिधिमा आवश्यकता अनुसार पुनरावलोकन, संशोधन वा परिमार्जन गर्न सक्नेछ ।

**१४. अन्य कुरा :**

यस कार्यविधिमा सम्पूर्ण कुरा यसै बमोजिम, अन्य कुरा प्रचलित कानून बमोजिम हुनेछ ।

**१५. अन्तिम व्याख्या :**

यस कार्यविधिको कार्यान्वयनमा दुविधा उत्पन्न भएमा नगरपालिकाले गरेको व्याख्या अन्तिम हुनेछ ।

**१६. बचाउ तथा खारेजी :**

नगर कार्यपालिकाले यो कार्यविधि खारेजी वा अन्य मनासिब कुरा बचाउ समेत गर्न सक्नेछ ।

आज्ञाले,  
शशीधर घिमिरे  
प्रमुख प्रशासकीय अधिकृत